

आ.ब २०७६/७७ मा भएका कृषिको बार्षिक गतिबिधि

१. वडा स्तरिय कृषक संजाल गठन

गाँउपालिका भित्र कृषि क्षेत्रका माग संकलन गर्ने, वडावासी कृषकहरूलाई प्राप्त सूचना प्रवाह गर्ने, गाँउपालिका क्षेत्र भित्र हुन सक्ने संभावित ब्यवसायिक कृषि उत्पादन तथा आवश्यक कार्यक्रमको पहिचान गरि गाँउपालिकालाई सुझाव पेश गर्ने, गाँउपालिकाबाट संचालित कृषि कार्यक्रमको कार्यान्वयन गर्न र संचालित कार्यक्रमको अनुगमनको लागि सहयोग गर्ने तथा पृष्ठपोषण दिने उद्देश्यका साथ **वडामा वडा स्तरिय कृषिक संजाल गठन गरियो।**

२. सिचाई कार्यक्रम

कृषिको विकासमा सिचाईको अभाव मुख्य समस्याको रूपमा रहेको र आकासेपानीको भरमा बर्षको १ बाली मात्र उत्पादन हुने २० जना कृषकहरूको १० हेक्टर भन्दा बढि क्षेत्रफलमा सिचाईको व्यवस्था गरि बर्षको ३ बाली सम्म उत्पादन गर्न सकिने र कृषकको आएस्रोत बढाउन टेवा पुर्याउने कार्य गरियो।

३. Plant clinic

बाली बिरुवामा रोग, किरा र अन्य समस्याहरूको कारणहरूले गर्दा बाली उत्पादनमा बर्षेनी १५-२०% सम्म हास भएको पाईएको छ। कृषकहरूले बाली बिरुवाहरूका समस्या सहि उपचार प्राप्त गर्न सकिरहेको छैनन्। कृषि प्राविधिक, विषय विशेषज्ञको पहुचबाट टाडा रहेका कृषकहरूले एग्रोभेट वा छिमेकीको सल्लाह बमोजिम बाली उपचार गर्ने गरेको यथार्थ छ। एग्रोभेटबाट दिने सेवा हेर्ने हो भने कृषकहरूको मौखिकको भरमा बिना कुनै निरिक्षण तथा परिक्षणबाट विषादीहरू सिफारिस गरेको पाईन्छ भने कृषि शाखामा आउने अधिकांश कृषकहरू पनि रोग किराको नमुना नलिई आउने गर्नाले अन्दाजिको भरमा सल्लाह प्रदान गरेको स्थिति छ। समस्याको सही पहिचान बिना कुन विषादी कति मात्रामा प्रयोग गर्ने र कसरी प्रयोग गर्ने भन्ने ज्ञान शिपको अभावमा अन्धाधुन्दा विषादी छर्ने प्रचलनका कारण एकातिर कृषकहरूको लगानी खेर गैरहेको छ भने अर्को तर्फ समयमा समाधान नहुनु र विषादिको प्रयोगले मानिस, जीवजन्तु र वातावरणमा नकारात्मक असर पारिरहेको छ। तसर्थ एउटा परिक्षण तथा सत्य तथ्यमा आधारित गुणस्तरिय एवं भरपर्दो बाली उपचार पद्धतिको आवश्यकता टड्कारो छ जसको समाधान भनेको बाली उपचार शिविर (प्लाण्ट क्लिनिक) नै हो। बाली उपचार शिविर एउटा यस्तो थलो हो जहाँ कृषकहरूले आफ्नो बालीमा लागेको रोग, किरा तथा अन्य समस्याग्रस्त बोट बिरुवाका नमुना शिविरमा ल्याई बाली उपचार विशेषज्ञहरूबाट समस्या पहिचान तथा समाधानका उपायहरू बारे सल्लाह प्राप्त गर्न बाली उपचार सिभर संचालन गरियो।

४. मागमा आधारित कार्यक्रम द्वारा खजुरा गाँ.पा भित्र रहेका विभिन्न कृषक (२०जना) (साना किसान देखी व्यवसायिक किसान)हरूलाई आवश्यक सामग्री/रकम सहयोग गरियो।

५. प्रत्येक वडालाइ कुनै एक बालीले चिनाउने उद्देश्यका साथ पकेट विकास कार्यक्रम (१ वडा १ बाली कार्यक्रम) संचालन गरियो जसमा २१ जना कृषकहरुलाई मौसमी तथा बेमौसमी तरकारी, फलफुल, च्याउ तथा खाध्यान्न उत्पादनमा बृद्धि गरी आएस्तर उकास्नको लागि रु.२५,००० देखि रु.१,००,०००को सम्म अनुदानको व्यवस्था गरियो।

६.बढि अन्न तथा तरकारी उत्पादन प्रतियोगिता मार्फत कृषकहरुलाई प्रोत्साहन गर्नको लागि पुरस्कार प्रधान गरियो।

७. मौसमी तथा बेमौसमी च्याउ खेति प्रविधि सम्बन्धि तालिम मार्फत २५ जना कृषकहरुलाई सैद्धान्तिक, प्रयोगात्मक कक्षा र भ्रमण गराई कृषकको ज्ञान, सिप अभिवृद्धिमा टेवा पुर्याईयो।

८.धान दिवस कार्यक्रम संचालन गरियो।

९. Hybrid तथा लोकल जातको तरकारी बिउ, च्याउको विउ, धानको विउ वितरण कार्यक्रम सम्पन्न गरियो।